

[Insert name of recipient and address here (optional)]

प्रिय अभिभावक र हेरचाहकर्ताहरु

### तपाईंको बच्चाको परिवर्तनको समयको सिकाई र विकास कथन

तपाईंको बच्चालाई विद्यालयको लागि सकारात्मक सुरुवात गर्न मद्दत गर्नको लागि हामी उनीहरूको लागि परिवर्तनको समयको सिकाई र विकास कथन लेख्दैछौं। परिवर्तनको समयको कथन निम्नको लागि तपाईंको बच्चाको सिकाई र लाभ बारे जानकारी बाँड्ने माध्यम हो:

- तपाईं
- हाम्रो सेवा
- तपाईंको बच्चाको भविष्यको विद्यालय
- तपाईंको बच्चाको भविष्यको विद्यालय बाहिर घण्टा हेरचाह (OSCH) सेवा, यदि कुनैमा जान्छन् भने।

परिवर्तनको समयको कथनमा निम्न बारेमा जानकारी हुनेछ:

- तपाईंको बच्चाको रुची, सीप र क्षमता
- तपाईंको बच्चालाई कसरी उत्तम सिकाईमा सहयोग गर्ने

यस जानकारीले तपाईंको बच्चालाई उत्तम सहायताको लागि विद्यालयलाई मद्दत गर्नेछ।

### हामी के गर्न चाहन्छौं भने

तपाईंको बच्चाको पूर्व बाल्यावस्था शिक्षक, तपाईं, तपाईंको बच्चाले भर्नु पर्ने परिवर्तनको समयको कथनको विभिन्न खण्डहरू छन्। कृपया **खण्ड 3 पूरा गर्नुहोस्: परिवार[र आफ्नो बच्चालाई भाग 2 पूरा गर्नको लागि सहयोग गर्नुहोस्: बच्चा]** र **यो हाम्रो सेवामा [insert date here]** सम्ममा फिर्ता गर्नुहोस्।

तपाईंको योगदान महत्वपूर्ण छ तर अनिवार्य छैन। यसले तपाईंको बच्चाको तयारी गर्ने शिक्षक (र तिनीहरूको OSCH शिक्षक, यदि तिनीहरू OSCH मा जान्छन् भने) लाई तपाईंको बच्चाको बारेमा राम्रो बुझाई प्रदान गर्दछ र तिनीहरूलाई तपाईंको बच्चाको सिकाई र लाभको लागि योजना बनाउन मद्दत गर्दछ।

### यसपछि के हुन्छ?

तपाईंको बच्चाको पूर्व-बाल्यावस्था शिक्षकले परिवर्तनको समयको कथनका सबै खण्डहरू सँगै राख्ने छन् र एक प्रति तपाईंलाई दिने छन्। तपाईंको बच्चाको विद्यालयले एक प्रति November मा प्राप्त गर्नेछ। यदि तपाईंले परिवार र बच्चा खण्ड पूरा गर्नु हुँदैन भने, परिवर्तनको समयको कथनका बाँकी तपाईंको बच्चाको विद्यालय र, यदि उपयुक्त भएमा, तिनीहरूको OSCH सेवा सँग बाँडिने छ।

अनुसन्धानले जानकारी बाँड्नाले बालबालिका विद्यालयमा सफलतापूर्वक घुलमिल हुन मद्दत पुग्ने देखाउँछ। तैपनि, यदि तपाईंले तपाईंको बच्चाको विद्यालयसँग परिवर्तनको समयको कथन बाँडियोस् भन्ने चाहनु हुँदैन भने कृपया तपाईंको बच्चाको पूर्व बाल्यावस्था शिक्षकसँग **[insert date here]** सम्ममा कुरा गर्नुहोस्।

### तपाईंको बच्चाको विद्यालयमा भर्ना

यदि तपाईंले अर्को बर्षको लागि पहिले नै आफ्नो बच्चालाई विद्यालयमा भर्ना गर्नु भएको छैन भने, म तपाईंलाई जतिसक्दो चाँडै सो काम गर्न प्रोत्साहित गर्दछु। भर्नाले तपाईंको बच्चाको व्यक्तिगत आवश्यकताको लागि योजना बनाउन विद्यालयलाई मद्दत गर्नेछ। शिक्षा तथा तालिम विभागसँग विद्यालय सुरुवातको बारेमा यहाँ <https://www.education.vic.gov.au/parents/going-to-school/Pages/choose-enrol-school.aspx> लाभदायक जानकारी छ।

#### थप जानकारी

*[please select relevant text based on whether you are providing this information electronically or by hard copy]*

*[Option 1 – direct parents to website – delete whichever option not used]*

परिवर्तनको समयको कथन पूरा गर्ने बारे थप जानकारी र विद्यालयको लागि सकारात्मक सुरुवात बनाउन, कृपया निम्न हेर्नुहोस्:

- परिवारको लागि जानकारी पृष्ठ
- परिवर्तनको समयको सिकाई र विकास कथन पूरा गर्नको लागि परिवारलाई मद्दत गर्न मार्गदर्शन।

यी [www.education.vic.gov.au/transitiontoschool](http://www.education.vic.gov.au/transitiontoschool) मा अनलाईन छ।

*[Option 2 – attach information to letter – delete whichever option not used]*

परिवर्तनको समयको कथन पूरा गर्ने बारे थप जानकारी र विद्यालयको लागि सकारात्मक सुरुवात बनाउन, कृपया संलग्न हेर्नुहोस्:

- परिवारको लागि जानकारी पृष्ठ
- परिवर्तनको समयको सिकाई र विकास कथन पूरा गर्नको लागि परिवारलाई मद्दत गर्न मार्गदर्शन।

यदि तपाईं आफ्नो बच्चाको विद्यालयमा घुलमिलको बारेमा छलफल गर्न चाहनुहुन्छ भने कृपया **[insert name of early childhood educator]** कुरा गर्नुहोस्।

भवदीय

**[Name of early childhood educator]**

[Day] [Month] [Year]